



भीमेश्वर नगरपालिका राजपत्र
भीमेश्वर नगरकार्यपालिकाद्वारा प्रकाशित

खण्ड २, संख्या २, भीमेश्वर नगर कार्यपालिका, दोलखा जिल्ला, प्रदेश नं ३, अतिरिक्तांक २ मिति २०७४/०३/१३

भाग २

भीमेश्वर नगर कार्यपालिकाको सूचना

भारी सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि, २०७४

नगर कार्यपालिका बाट स्वीकृत मिति २०७४/०३/१३

भीमेश्वर नगरपालिका कालेविकास निर्माण एवं सरसफाइमा बढ्दो कार्यभार एवं भूमिकालाई जनहितमा ब्यबस्थित गर्न यसका भारी सवारी साधनहरू डोजर, लोडर, ट्रिपर, सक्सन ट्यांक तथा ट्याक्टर संचालन तथा यसको दीगो ब्यबस्थापन गर्दै लैजान वान्छनीय भएकाले स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ कोदफा ४९ बमोजिमको कार्यविधि बनाई जारी गरिएको छ ।

परिभाषा:- (१) “कार्यालय ” भन्नाले नगर कार्यपालिकाको कार्यालय, भीमेश्वर नगरपालिकालाई बुझाउने छ ।

(२) “भारी सवारी साधन ” भन्नाले डोजर, लोडर, ट्रिपर, सक्सन ट्यांक तथा कम्प्रेसर समेतलाई बुझाउनेछ ।

१ संक्षिप्त नाम र प्रारम्भ : (१) यस कार्यविधिको नाम भारी सवारी साधन संचालन तथा ब्यबस्थापन कार्यविधि २०७४ हुनेछ ।

(२) यो कार्यविधितुरुन्त प्रारम्भ हुनेछ ।

२ भारी सवारीसाधनको प्रयोग,भाडादर र समय:

- (१) भारी सवारी साधनको प्रयो गनगरपालिकाको आन्तरिक कार्यमा गर्नुका साथै शुल्क लिई भाडामा समेत लगाउन सकिनेछ ।
- (२) कार्यालय प्रयोजन बाहिर भाडामा लगाउनुपर्दा देहाय अनुसारको शुल्क लिई लगाउन सकिनेछ ।
- (क) लोडरप्रतिघन्टा रु २०००/- (इन्धनसमेत),प्रतिघन्टा रु १२००/इन्धन बाहेक
- (ख)सक्सनट्याक रु ८,०००/- प्रतिट्रीप सेफ्टीट्यांकी सरसफाइकोलागि(इन्धन सहित)
- (ग)सक्सनट्यांकी प्रतिट्रीप: पानी हाल्ने प्रयोजनको लागि रु ४०००/- (इन्धन सहित)
- (घ)शव उठाउदा प्रति ट्रीप रु ८,००० (इन्धन सहित) तामाकोशी, चरेंगे,दोलती खोलासम्म
- (ङ)ट्याक्टर रु ६०००/- प्रति दिन (आठ घण्टा इन्धन सहित)
- (च) कम्प्रेसर रु १५,०००/- प्रति दिन (आठ घण्टाइन्धन सहित)
- (३) भाडा निर्धारण गर्दाकार्यालयबाटनिकालेको समय /कार्यालय भित्र आएको समयलाई आधार मानीघण्टागनिनेछ ।
- (४) चालकले भाडा प्रयोग भएको समयको लगबुक भरी कार्यालयमा बुझाउनुपर्नेछ।
- (५)भारी सवारी साधन भाडामा लगाएको अबस्थामा कार्यालयले चालक र सहयोगीलाई देहाय अनुसार प्रोत्साहन भत्ता प्रदानगर्नेछ ।
- (क) ब्याक-हो लोडरको चालकलाईप्रति घण्टारु २००/-का दरले , सहयोगीलाई रु ५०/-
- (ख)सक्सनट्यांक चालक प्रति ट्रीप रु रु २००/-का दरले , सहयोगीलाई रु ५००/-
- (ग)बेवारिसेशव उठाउदा चालक प्रति ट्रीप रु रु ५००/-का दरले सहयोगीलाई एकमुष्ठ ४०००/-

भारी सवारीसाधनको प्रयोगसम्बन्धी अन्य ब्यबस्था :

- (१) भारी सवारी साधनको संरक्षण तथा ब्यबस्थापनको जिम्मा कार्यालयको हुनेछ ।
- (२)चालकको व्यवस्था कार्यालयले गर्नेछ ।
- (३) प्रयोगकर्ताले भारी सवारी साधन न्यूनतम४ घन्टाको लागि भाडामा लान पाउने छ ।
- (४) भारी सवारी साधनकोप्रयोगनगरपालिकाक्षेत्रभित्र मात्र गर्न सकिने छ ।
- (५)भाडामा सवारी साधन लाँदा प्रयोगकर्ताले अग्रिम शुल्क बुझाई वा धरौटी राखी लानुपर्ने छ ।
- (६) भारी सवारी साधन भाडामा प्रयोग नगरको विकासमा प्रत्यक्ष प्रभाव पार्ने योजना वा नगरको कार्यक्षेत्रमा हुने काममा प्रयोग गर्न दिइने छ ।

४खारेजी र बचाऊ : यस कार्यविधिमा उल्लेख नभए को बिषयमा कार्यविधिको भावना प्रतिकुल नहुने गरी कार्यालयले ब्यबस्थापन गर्न सक्नेछ ।

आज्ञाले,

शंकर नेपाल,

सचिव, भीमेश्वर नगर कार्यपालिका